कार्यालय प्रयोजनको लागि									
शेयरको विवरण	कित्ता								
भौतिक									
अभौतिक									
जम्मा कित्ता									

# समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

(नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त संस्था) (**१० जिल्ला कार्यक्षेत्र मएको**)

प्रदेश नं. २ जीतपुर, सिमरा उपमहानगरपालिका-२, बारा, फोन नं.: ०५३-५२१९२१ इमेलः samata@samata.org.np वेक्साइटः www.samata.org.np को

मिति:	२०७५/	/	

### हकप्रद साधारण शेयर खरिद दरखास्त फाराम

स.न.		

श्री संचालक समिति, समता माइकोफाइनान्स वि	वेत्तीय संस्था लिग्गि		UTAL  पनावादित एस क्यापिटल लिमिटेड  पोत्र २,३२२२, लार्किगाट, कारमावी, नेपाल  पोत्र २,३२२२, लार्किगाट, कारमावी, नेपाल  पोत्र १००००००, पायांका १०००००००  Email indepthicapitat.com  MENT BANK UTO  (बारिक पारावादिता कार्केट्स लिमिटेड लाग वासिक एव वर	<sup>व्यव्स्त (२०१६))</sup> शेयरधनी नं. / परिचय	कोड नं.
जीतपुर, सिमरा, नेपाल । महाशय,				त्तग्राही DP ID शता नं.	Client ID
			या तथा विवरणहरू" अनुसार मिति २०७ <sup>५</sup>		
			कम चुक्ता भुक्तान भैसकेको हुँदा वित्तीय संर कित्ता तथा हक हस्तान्तरण भै आ	*	
खरिद गर्न इच्छा भएकोले यो नि	विदन पेश गरेको छु/	छौं। त्यस वित्तीय संस्थाक	ा नियमानुसार गर्न मेरो/हाम्रो मञ्जुरी भएकोर्त		्र/गर्दछौं ।
शेयर	साविकको जम्मा	हक मध्ये लिन चाहेको	हक हस्तान्तरण गरिएको भए गरिदि	हनेको हक हस्तान्तरण गरि	आफ्नो हक तथा हक

	शेयर	स	ाविकव शेयर			हव	क मध्ये शेय	ो लिन र वि				i			न्तरण धनी							Ì			क हस्तान्तरण गरि लिएको शेयर कित्ता										
भौतिक रुपम	ा कायम रहेको	r	(1-1)	11.	.,	Τ	- (1-		- (11			शेर	रधर्न	ी नं	:								$\overline{}$		•			┪				_	•		_
अभौतिक रुप	मा कायम रहे	को				T					हित	त्या	ही	DF	PID													ヿ							
जम्मा		T				T						ता	÷	Clien	t ID													寸	_						_
प्यान नं.		Ė				T	Т			<del></del> प्रा	ते शे	यर	₹.90	00/-	- क <u>ो</u>	दर	ले बुश	काए	को र	कम	जम	ग रु.			Τ	Т	Т	寸			Т	$\top$	Τ	Т	_
अक्षरेपी रुपै	याँ					•		•																											Π
चेक खिचिएको	बैंक वा वित्तीय स	ांस्थाक	ा नाम र	हेगा	ना																				$\Box$	ŧ	किन	i.	Г						
रकम बुकाए	को संकलन केन	द्रको	नाम र	ठेगा	ना																				T	भौच	ार / इ	ड्राफ्ट	: नं	$\cdot \Box$					
निवेदकको	नेपालीमा		ो / श्रीम गी / नाढ		,																														
पूरा नाम	In English	N Mi	1r./M ss/M	rs./ ino	r												Τ						Τ	Т	Т				Γ	T	1	USE LE	CA		L
स्थायी ठेगा	ना	वड	ा⁄घर	नं.	⁄ टोल	7														गा	.वि.	स. ∕	न.पा.												
Address		War	d/Hou	se N	lo./To	ole														VD	C/IV	lunic	ipalit	y											
जिल्ला							P.o E	Box N	o:/[	Distric	t								$\neg$	नार्गा	रेक	ना प्र.	नं. ∕ ज	ारी '	भएक	ो जि	ल्ला								Π
District																			$\neg$	Mol	ile/	pho	ne N	о.											Π
बाबुको नाम	н																																		
Father's I	Name								Γ		Τ			Π					Τ	Τ	Т					Τ	Τ		$\Box$		Г	Τ	Τ		_
बाजेको ना	म					_	•	_				_														_			_						_
Grandfati Name	her's/										T									Τ	T								$\Box$		Г	Т			
पति / पत्नीव	को नाम							_				_				_													_		_	_			_
Husband Name	/Wife's										Τ									Τ	T											Τ			
संरक्षकको न (नाबालकको																			•							_							_		
Guardian (Incase of																																			

मैले / हामीले यस हकप्रद शेयरको लागि गरेको लगानीको स्रोत बैधानिक हो । नियमन निकायबाट माग भई आएको खण्डमा प्रचलित कानून वमोजिम लगानीको श्रोत उपलब्ध गराउन मञ्जुर गर्दछ्/गर्दछौ ।

- **नोटः** १. साविक शेयरधनीले आफ्नो शेयरधनी नं. /हितग्राही नं. अनिवार्य रुपले उल्लेख गर्नु पर्नेछ ।
  - . सानक राजधनारी जारूरा संज्ञाता त्रात्मात्रात्मा कार्यक्राता जायाना रूपक उपलब्ध गुनु नगर्छ। २. DEMAT भएमा शेयरयनीले अनिवार्य रुपमा DPID/Client ID दुवै उल्लेख गर्नुनर्पछ । ३. चेक भुक्तान नभएमा दरखास्त फारम स्वतः रह हुनेछ र सो को जिम्मेवार निवेदक आफै हुनेछ ।

निवेदकको दस्तखत (नाबालकको हकमा अभिभावकको द्स्तखत)

यस दरखास्त फाराममा भरेको विवरणहरु पूर्ण रूपमा ठिक साँचो हो, यसमा कुनै फरक भएमा म निवेदक स्वयं जिम्मेवार हुनेछु।

## यो रसिद हराई अर्काले भुक्तानी लिई गएमा सो को जिम्मेवार निवेदक स्वयं हुनेछ।

2.0		1
NIBL A	CE CAPITAL	
holly owned psidiary of	नेपाल इन्नोटटनेपट वैक लि. NEPAL INVESTMENT BANK LTD.	

मार्फतः
एनआइविएल एस क्यापिटल लिनिटेड पोडन २३२२४, लाजिमार, काठमाडी, नेपाल फोन: ४००५५८७, एसवस्तः ४००५५८४ Email: Info@philoapital.com Website: www.nibicapital.com

हकप्रद शेयर खरीद रसिद

सि.नं.

दरखास्तवालाले भर्नुपर्ने	रखास्तवालाले भन्	पुर्वे
--------------------------	------------------	--------

न मनुपन	शेयरधनी नं. /परिचय न	तं. [	

Applicant's Name																Τ												
Company's Name	S	Α	M	ΑT	Ά	M	IC	R	ЭF	II	۱A	NC	Œ	В	ITI	Π	ΥÆ	1 :	SA	N	S٦	ГΗ	Α	LI	M	ΙŢ	Εſ	)
No. Of Shares Applied								Call	Mor	ney p	oer S	hare	Rs	.100	Amo	un	t De	pos	ited									
Amount in Words																												
_										For	Offic	ial U	Jse O	nly:									Cod	le N	о.			

	For O	fficial Use Only:		Co	ode N	О.		l
	Received by:							
	v		DP ID					
<b>निवेढ्कको ढ्स्तखत</b> नाबालकको हकमा अभिभावकको ढ्स्तखत)	Date:	Stamp	Client ID					

#### समता माईऋोफाइनान्स वित्तीय संस्था लि.

- संगठित संस्थाको नाम : समता माईक्रोफाइनान्स वित्तीय संस्था लि. (Samata Microfinance Bittiya Sanstha Ltd.)
- स्मिति क्षाना प्रसास करणा एतः (samata Microfinance Bittiya Sanstha Ltd.) स्मितिक संस्थाको रिजयटर्ड कार्यालय : यस वितीय संस्थाको रिजयटर्ड (प्रधान कार्यालय) कार्यालय प्रदेश नं. २ जीतपुर, सिम्पा उपमहानगरपालिका वडा नं. २, वारामा रहेको छ ।
- यस लघुवित वित्तीय संस्थाको कारोबार गर्ने मुख्य स्थान प्रदेश नं. २ जीतपुर, सिमरा उपमहानगरपालिका वडा नं. २, वारामा रहेकोछ । हाल लघुवित वित्तीय संस्थाले देशायको स्थानहरूमा शाखा कार्यालयहरू स्थापना गरी आपनी लघुवित सम्बन्धा कारोबारक संस्थान गरी आपनेको का प्रतिकामा सम्बन्धान अस्त्रात होता हुन के की स्थानित हुन किस्त्रात हुन सम्बन्धान

14	कार्यानय रहेको स्थान	सार्यक्षेत्र भएको जिल्ला	कार्यातपको प्रकार	ति न	कार्यालय रहेको स्थान	रुखंक्षेत्र भएको जिल्ला	कार्यातवको प्रकार
₹.	<b>विमर्ग</b>	वस	राखा कार्यालय	£5.	दुर्घेली	ਸ਼ਿ-ਪੂਰੀ	राखा क्यांतव
₹.	क्लेश -	वस	शासा कार्यालय	₹₹.	बलेस्क	महोतरी	शासा कागांतव
ŧ.	নিৰদৰ	वस	राखा कार्यालय	₹8.	बरहरवा	सर्वाही	राखा कर्मातव
٧.	कोल्हवी	वस	राखा कार्यालय	24.	रामगोपालपुर	महोतरी	राखा क्षांत्र
٩.	वरिचारपुर	वस	शासा कार्यालय	₹5.	गैराता	महोतरी	राखा क्यांतव
ξ.	निर्मातन्तर	वस	शासा कामालय	₹0.	शिवनम	रीतहर	राखा क्षांत्र
0.	<del>कटहरीया</del>	रीतहर	राखा कार्यालय	₹८.	गीर	रीतहर	राखा क्यांतव
۷.	चन्द्रीतगहपुर	रीतहर	शासा कार्यालय	25.	बहुआं	98	शासा कागांतव
٩.	तातक्यों	सर्वाही	राखा कार्यालय	₹0,	चित्रसारी	चितवन	राखा क्षांत्र
ю.	वरिवम	महोतरी	राखा कार्यालय	₹₹.	महेन्द्रसम	ध्यम	राखा कर्मातव
2.	ीम-पती -	ਸ਼ਿਅਰੀ	राखा कार्यातव				

3) दोक्त सम्प्र कियोद प्रमानों की स्वामाध्यक्त क्ष्मां क्ष्मां क्ष्मां क्ष्मा क्ष्

Ę.	हकप्रद	शेयर निष्काशन गरी बाँडफाँट	गरे पश्चात हुने विलीय	संस्थाको चुक्त	। पुँजीको संरचना :	
	समृह	शेवरधनीहरू	शेवर किता	पूँजी संरचना	चुक्ता स्कम (रु.)	भुक्तानी प्रतिशत
	क	संस्थापक शेवरधनीहरू	₹,९८,१६०	vo%	3,96,85,000/-	शतप्रतिशत
	ख	सर्वसाधारण शेयरवालाहरु (कर्मचारीहरु सहित)	8,00,580	₹0%	₹,७०,६४,०००/-	शतप्रतिशत
		जम्मा	4,5८,८००	१००%	4,86,60,000/-	

सञ्चालक तथा कार्यकारी प्रमुखको नाम, ठेमाना, शैक्षिक बोम्यता तथा अनुभव :

ति.नं	नाम र ठेगाना	पद	र्शतिक योग्यता	व्यवसायिक अनुभव
₹.	श्री डम्बरमींग येथे तिम्बु सिमरा-१, बारा । (संस्थापक समुह)	अध्यद	स्तरक	बुर्व नेपाल प्रतिल, क्रिम्स बारमा बांगिज प्रस्थकको समा २० वर्षको अनुभव । HID हैरेडाम् Cerami Craft Pet 116. मा सम्बालकम २० वर्ष वेश्व कार्यत, लाममा स्वत्वका सर्वेच्य पदमा पहेको, रेता विद्यान विभिन्न व्यवस्थार्यकर तालिम तथा अभिमुखीकरण प्रत्य गोको तथा वितत ४ वर्ष वेश्व समता माइकोप्यतन- वित्तीस संस्था तिमिर्टेडन संस्थारक अध्यव ।
2.	श्री ग्रजेश्वर प्रसाद आचार्य कतैदा-६, बाग । (संस्थापक समुद्र)	संचातक	स्वातकोत्तर	भजपुर बहुम्यां काम्मामा सर-प्रध्यापकको समा २८ वर्षको कार्य अनुभव । प्रोजहरूर-आर आचार्य एक कम्पनी ।
ŧ.	त्री वित्तवसम् खड्का वतीसपुत्रती-९, काठमण्डी (संस्थापक समुद्र)	संचातक	स्यातकोत्तर	महती नेपालमा निर्देशकको रूपमा २० वर्षको कार्य अनुभव ।
Υ.	श्री हरि वहादुर भग्डारी सारावणपुर-४, चितवन (संस्थापक समुद्र)	संचातक	स्तरक	म्याती म्यानेकोन्ट कम्पनी, पुरातीम्रकमा अध्यक्तको समा ५ वर्षको कार्यानुम्य । सुपर्ध फिमेप्ट उद्योग्य २ वर्ष देख कार्यकारी सञ्चातक, कार्तिन्योक कन्द्री भित्ता होटतमा प्रस्थ सञ्चातक, सुप्रीम तीवाटीक प्राति,मा अध्यक्ष, सीभाग्य हार्जीवक एण्ड कम्पनी प्राति,मा अध्यक्तको समा ७ वर्षको कार्य अनुभव
ч.	श्री सुभाग गैडित घर ने१६३, का.म.न.ग. वडा ने.३५, काउमाडी (सर्वसाधारण समुद्र)	संचालक	स्तरकोत	नेपात एम्पिकाई वैक ति.मा सहावक स्त्रको पदम करिय ? वर्षको कार्य अनुभव । सद्धार्थ क्यांपिट ति.मा अभिकृत स्त्रको पदमा हो। करिय ३ वर्षको कार्य अनुभव । मर्पेग्ट बैकिक तथा समुहिक तमने कोष सम्बन्धी कर्षमा विगत २.५ वर्षदीस आवद्र ।
ξ,	श्री भक्त राम खड्का विल्यु-४, काठमाडी (सर्वसाध्यारण समुह्	संचातक	स्तातक	- Nepal Student Community या बतार रणकरावणका सम्मा करित 2 वर्षको कार्य अनुस्व 1 - - ब्रह्मीतकार आधीमत विद्यालय प्रियम कार्य कर्मा कार्य र वर्षको कार्य अनुस्व 1 - Himalayan Human Right Monitur या मार्गित २ वर्षको कार्य अनुस्व 1 - COSIS, Yokemate Security Services , National Saving & Creadit CO- OperatioeLtd. National Money Transfer Put. Ltd. आर्थ संस्थालना विभेग्न परमा कंटम ग्रीह स्वीत १२ वर्षक कार्य अनुस्य स्वीत
ű.	श्री सिञ्जन पराजुली (विषेशज)	सम्बातक	स्यातकोस	अत्यादार ठेप्पतमंग्य केन मर्वर प्रक्षि हालको सेन्युए केन ति., या १ वर्ष सञ्चालक धर्म कार्य गरेको मनवापुत बहुमुखी कामप्तमा सहारक अधिक विश्वकनको समा २३ वर्षको अपुत्रव क्या २०५६ सार वैद्यि लेखापरिका पेतामा आद्य सेन्यों।

प्रमुख कार्यकारी अधिक्त सम्बन्धी विवरणः नामः इ. मदन धिमिरे ठेणानाः सिमपा ३, वारा वैक्षिक योग्यताः विद्यावारिधी अनुभवः अनुभविष्ये पैर सारकारी संस्था TLMI मा १० वर्षको कार्यअनुभवः । समता माईकोकाहनान्स वितीय संस्था ति. मा विवार ४ वर्षे देखि कार्यकारी प्रमुखको रूपमा कार्यरतः ।

ट. संवातक समितिको बनीट : वित्तीय संश्वाको नियमान्त्रीमा भएको व्यवस्था अनुसार ७ (सात) जना संचालकहर रहेको संचालक समिति देहाय वर्णोगित गराव नरीवर.

"क" समूहका संस्थापक शेवरधनीहरूको प्रतिनिधित्व गर्ने गरी निर्वाचित सञ्चालकहरू	४ जना
"ख" समूहका सर्वसाधारण शेवरधनीहरूको प्रतिनिधित्व गर्ने गरी निर्वाचित सञ्चालकहरू	२ जना
नेपाल राष्ट्र बैंकले कायम गरेको व्यवसायिक विशेषज्ञवाट मनोनित सञ्चालक	१ जना
जम्मा	৩ जना

बंधाबला आता शब्द कर, १८०७ - आंकत दश्का के,१८८,१८० । काती क्लंब साधाया शब्द विभाग्नात गालका न पालका मां विकृष्ण वेद्यार्थ के प्राथम है जा रहणात न प्राथम के प्रथम के

. साविकका शेयरधनीहरूले हकप्रद शेयर सरिदका लागि दरसास्त निर्देश बाँकी रहन गएका शेयरहरूको बिक्री गर्ने सम्बन्धी शासिकता करणान्यारः करणा-कारणान्या ग्रेमध्योवन करणा त्रेषाः वर्षावन वर्षाः स्थापन वर्षाः वेषात्र प्रमुखा ग्रेमध्यको प्राम्यका ग्रेमध्ये ग्रिमध्यान ग्रेमध्येवन वर्षात्र प्रमुख्या निष्यान वर्षात्र अपन्यान प्रमुख्या प्रमुख्या प्रमुख्या प्रमुख्या निष्यान वर्षात्र प्रमुख्या निष्यान वर्षात्र वर्षात्र वर्षात्र वर्षात्र वर्षात्र प्रमुख्या निष्यान बतावन) बाद विश्वी गरीनिक । सारी विश्वी गरी वर्षात्र वर्षात्र त्राप्तिका स्थापन वर्षात्र वर्यात्र वर्षात्र वराष्ट

१२. हम्मद्र होत्य पर पूरी को अनुवान भावता बढ़ी होतर चरित्र महं पार्थ / क्यावरी सम्बन्धी: व्यवस्था : यह हम्मद्र होतरस अनुवान भाव बढ़ी होतर चरित्र होत पर पार्थ हैन । तर कुने हेक्पानील आपूर्ण साम हलको आधारण हम्मद्र होतर व्यवस्था होता आदेश दिवा किंद्र होता हम्मद्र हम्मद

९३. वित्तीय संस्थाको विजत तथा आजामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरणका साथै नेटवर्थ :

		वास्तविक		*ита	प्रक्षेपित		
पूँजी तथा राधित्व	जात. ७७१/७७२	आस. ७७२/७७३	आव. ०७३/०७४	०४४/०४१ वैत्र महान्त सम्मको	आह. ०४१/०४१	आव. ७४१/७४६	आ.व. ७३६/७४३
१. शेवर पूँवी	22,oEo	22,830	30,970	\$9,970	45,600	45,000	45,00
२. जगेडा तथा कोषहरू	2,455	0,408	<b>१०,२३२</b>	१५,९०३	56,800	Y4,50Y	£9,70
३. ऋगपत्र तथा बग्ड							
<ol> <li>तिनं बीकी कर्वा सापट</li> </ol>	98,356	१५६,००२	773,008	141,140	179,007	874,087	Y07,51
५. निशेष दक्षित	89,003	13,000	22°4,02°4	770,069	789,884	२८२,२८८	320,93
६. भुसमी दिनु पर्ने बितहरू							
<ol> <li>प्रस्तवित तथा भुक्तमी दिन बाँकी लाभीत</li> </ol>			3,549				
८. आएका रावित्व	5.80	96	640		0,065	4,543	6,0
९. अन्य रावित्व	2576	3,622	4,89,7	\$3,008	90,409	<b>₹3,55</b> ?	70,05
बुल दर्वस्त	१२८,८९३	748,855	125,400	590,833	६५०,५२२	८३८,९३४	658,0
	वासविक			*or z Séfús			
		वास्तविक		*##		प्रक्षेपित	
सम्पति	ग्राव.	आव	ग्राब.	*आ.ब. ०४४/०४१	आव	आव	आ.व.
वर्मात	লাৰ ৩গ/৩৩২				आ.स. ०४१/०४१		आ.ब. ७४६/०४
वस्पति १. सन्द मीन्यत		आव		028/028		आव	635/630
	d01/d03	आस. ७७२/७७३	g/85/g/87g	०४४/०४५ वैत्र महान्त सम्मको	03(6/03)	आ.ब. ७४१/७४६	635/630
१. सद मीन्यत	d01/d03	आस. ७७२/७७३	g/85/g/87g	०४४/०४५ वैत्र महान्त सम्मको	03(6/03)	आ.ब. ७४१/७४६	695/690 5,71
१. नगद मील्यात २. नेशत राष्ट्र वैकम रहेको मील्यात	009/003 3	आस ७७२/७७३ ३८	683/68¥	०४४/०४१ वैत्र महान्त सम्मको ४६६	60%/60% Y,50%	आह. ७४१/७४६ १,१८६	
नगर मीन्वत     नगर मीन्वत     नगर मान्वत     नगर पण्डु केवम क्षेत्रो मीन्वत     कैक विभीव संख्याम क्षेत्रो मीन्वत     मान्वत     मान्वत     स्वत     स्वत     स्वत     स्वत     स्वत	009/003 3	आस ७७२/७७३ ३८	\$00,00% \$35 \$0,007	900 (00)	60%/60% Y,50%	आह. ७४१/७४६ ३,३८६ ८८,१५१	60°4,00
<ol> <li>सर मीनवा</li> <li>नेपत गए वैक्स ऐको मीनवा</li> <li>वैक दितीर संख्या ऐको मीनवा</li> <li>मा तब अस्य मुक्ता प्राप्त हुने स्क्रम</li> <li>सप्त विकास स्वाप्त स्वाप्त होने स्क्रम</li> <li>कर्या सप्त तथा मिल सर्विद</li> </ol>	009/003 3	आस ७७२/७७३ ३८	683/68¥	०४४/ ०४५ वैत्र महान्त सम्मको ४६६ - ४८,३३६	\$5,50% \$,50%	आह. ७४१/७४६ ३,३८६ - ८८,१५१	60°,00
<ol> <li>नन्द मीन्यत</li> <li>नेपत गए वैकम फेसो मीन्यत</li> <li>केन निर्देश संस्था फेसो मीन्यत</li> <li>मान तथा अन्य मुख्यमा प्रान्त हो स्त्रम</li> <li>सान तथा अन्य मुख्यमा प्रान्त हो स्त्रम</li> <li>सार्व प्राप्त हमा तथा सित स्वर्धि</li> <li>मिका स्मृति</li> <li>मिका स्मृति</li> </ol>	099/093 9 38/046	आव. ab9/ab३ ३८ २०,८०३	\$00,00% \$35 \$0,007	900 (00)	\$50 X \$50 X \$0,00\$	आह. ७४१/७४६ ३,३८६ ८८,१५१	675/030 5/4/03 6/4/03 6/5/5/
<ol> <li>नरद मीन्यत</li> <li>नेपत गुरु केम ग्रेको मीन्यत</li> <li>नेपत गुरु केम ग्रेको मीन्यत</li> <li>क्व-वित्तीय संख्याय एको मीन्यत</li> <li>मान श्रा अन्य सुनवाय प्रान्त हो स्क्रम</li> <li>सार्थ अप सुनवाय प्रान्त हो स्क्रम</li> <li>सार्थ अप सुनवाय प्रान्त हो स्क्रम</li> <li>कर्मी सार्थ श्रा वित्त सर्गिर</li> <li>क्रिय व्यानीय</li> <li>मीर्थ व्यानीय</li> <li>मीर्थ व्यानीय</li> </ol>	80% 608	आख	807/80Y	०व४ ०व५ वैत्र मातल सम्मत्ती ४६६ ५०० ६२९,१६६	\$ 50,000 \$ 50,000 \$ 990 \$ 990	आह. ७३१/७३६ ३,३८६	675/030 5/4/03 6/4/03 6/5/5/
<ol> <li>नन्द मीन्यत</li> <li>नेपत गए वैकम फेसो मीन्यत</li> <li>केन निर्देश संस्था फेसो मीन्यत</li> <li>मान तथा अन्य मुख्यमा प्रान्त हो स्त्रम</li> <li>सान तथा अन्य मुख्यमा प्रान्त हो स्त्रम</li> <li>सार्व प्राप्त हमा तथा सित स्वर्धि</li> <li>मिका स्मृति</li> <li>मिका स्मृति</li> </ol>	80% 608	आख	807/80Y	०४४/०४५ वैत्र समान्त सम्बद्धी ४६६ - ४८,३३६ - ५०० ६१९,६१ ए,०१४	\$ 50,000 \$ 50,000 \$ 990 \$ 990	आह. ७३१/७३६ ३,३८६	60°4,00

		वास्तविक			प्रक्षेपित		
विवरण	जार ७७१/७७२	बाब बाब बाब ०४४/०४१		*आ.व. ०७४/०७१ वैन महान्त सम्मको	आह ७४१/००६	आ.ब. ७४१/७४६	आव. ०३६/०४३
१. ब्याव आयानी	22,233	24,224	૬૦,૪૧૫	58,483	८२,९०९	१०४,४५३	१२३,५२)
२. ब्याज सर्व	8,700	9,000	73,450	રર,દધર	11,151	४६,५२६	49,070
सुर ब्यान आयांगी	9,939	\$4,830	35,0%	₹0,6₹0	89,885	40,975	\$3,040
३. कीमरान तथा डिस्काउग्ट							
v. अन्य संचातम आन्दामी	8,688	3,449	દ્દમ	0,822	0,322	4048	4,893
५. सरही घरनड आन्वमी							
बुत संचातन आन्दानी	9,09.6	२२,२७५	88,998	34,308	५६,७६८	६५,९००	वर,२५३
६. कर्मवारी सर्व	2,443	4,805	₹0,7₹¥	84,708	25,500	30,308	58,88
७. अन्य संचालन सर्च	8,000	4,700	4,75%	9,408	9,037	28,509	88,984
८. सटही घटनड नोन्सम							
सम्भवित गोसानी व्यवस्था अधिको संचातन मुनाग्र	8,700	११,५३५	२५,०४६	<b>₹0,8</b> ₹0	30,040	33,970	\$8,709
९. सम्भवित गेक्सानी	2,211	9,890	1,364	5,55%	2,815,6	7,059	9.83
र्ववातन मुनामा / (नोस्प्रान)	3,00%	६,३४९	30,598	3,533	75,900	18,498	17,754
१०.गैर संवातन आग्दानी /(गोक्सान)							
११. सम्भावित गोबसागी व्यवस्थावाट पितां	5,80	1,174	8,83%	3,036	5,633		
नियमित कारोबारबाट भएको मुनाफा	ર, રે રે રે	9,000	78,678	4,502	२८५५०	12,635	37,754
१२.अग्रामान्य कारोवासाट भएको मुनाफा/(सर्च)							
अनुदान प्रान्त सम्मतिको हास कही स्क्रम आन्दानी							
सम्पूर्ण करोजर समावेश पाँठको सुद नामा	3,378	9,000	77,678	4,508	२८,५५०	18,498	17,754
१३.कर्मवारी बोनस व्यवस्था	305	693	8,9cx		ર્પયય	2,695	2,537
१४.आइक्ट व्यवस्था	120	2,668	8,009		0,005	4,549	6,000
वस वर्षको	996	7,034	5,740		0,005	4,543	6,000
गत वर्षको			-		-		
ण सारिएको आवक्त आन्दामी/(सर्च)		(ax)	(२४९)				
सुद मुनाग्रः/(नीस्थाम)	2,249	5,747	?3,43?	4,508	84,884	₹0,₹08	70,487
शेवर संख्या (हजारमा)	220.50	777.70	\$45.50	305.30	345.50	450,00	460,00
प्रति शेवर आम्दानी (क.)	₹0,00	२८,२६	35,36	29,97	89.58	34,58	35,86

is an own tracks (6 kg)							
		वस्तविक		प्रशेषित			
विवरण	आ.स. ७४९/७४२	आस. ७७२/७७३	आस. ७४३/७४४	आ.स. ०४४/०४१	आ.ब. ०४१/०४६	आ.ब. ०७६/०७७	
बुका पूँबी	११,०६०	77,870	30,570	98,000	45,000	45,000	
जीहा तथा कोच्हर	१,५६९	0,908	<b>१०,२३२</b>	34,800	86,508	६९,२०६	
कृत	१२,६२९	79,598	84,843	८५२००	१०५५५४	\$35,oc6	
पटाओः अपलेखन गर्न बीकी सर्च		-			-		
कृत नेटवर्ष	१२,६२९	79,598	84,843	८५२००	१०५५५४	\$35,oc6	
शेवर संस्वा (हजारमा)	555	778	705	५६९	459	ષદ્	
प्रीत शेवर नेटवर्थ (स.)	228.23	?3¥,?3	27E,96	585'63	864,40	555	
प्रीत शेवर चुका पूँजी		<b>₹00</b>	<b>₹00</b>	<b>₹00</b>	- Poo	<b>₹00</b>	
नेटवर्थमा औसत प्रतिकत (%)	23	74	28,24	88,80	85,22	38.63	
निकाशन पूर्वको प्रति शेवर आन्दानी (EPS) कावम रास्त वृद्धि हुने नेट	क्षेम अक्छ	बृत्यम प्रतिकतः	र्शतसम्ब		30,58%		

नीट: माथि उल्लेखिन् आर्थिक तथा वित्तीय प्रवेशण र विस्तेषण विगत वर्षको कारोबारहरूको आधारमा निषकारानकर्त् विनीम सम्बा आर्थित तथार पार्यको हो । उक्त प्रवेशित विनीय विस्तरणहरू वयार्थपरक प्रएको ज्यारा प्रमाणित गर्ने विशेषामा चाउँ एकाञ्चरण्ट सम्बा आर्थकार एक एसोबिशस्ट्रस्य, वारायणचीर, ननसात, काठमाण्डीका चाउँड एकाञ्चर्टर श्री राजेश सुमार शास्त्रे प्रमाणित गरेको छ ।

संगठित संस्थातं नर्ने भनिएको काममा नीहित सम्भावित आर्थिक जोखिमहरू : क) विद्यमान लघुवित वित्तीय संस्थाहरू र नयाँ लघुवित वित्तीय संस्थाहरूको प्रवेशवाट उत्पन्न हुने प्रतिस्पर्धावाट हुन

जासमहरु । छ 'पूँजी काराको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरु । ज) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक परिस्थित तथा आर्थिक मन्दीबाट पर्न सक्ने जोखिमहरु ।

3) तपपुर वाता अन्तारापुर वातानांतर राध्यमांत तथा आग्रह भरमवाद प्रभाव मंत्रावादका । यह वितार प्रमाण मान्यात्र होत्या कर्म व्या (२) (या) व्योवों पति हो । यो अवधीमाम्या निर्दाय संध्यात्रे व्याप्त कर्मा १ प्रतिवाद । या प्रमाण मान्यात्र वात्रा व्याप्त स्वार १ प्रतिवाद । या प्रमाण मान्यात्र वात्रा व्याप्त प्रमाण मान्यात्र वात्रा व्याप्त वात्रा व्याप्त कर्मा वार्मिक प्रमाण मान्यात्र वात्रा व्याप्त वात्रा व्याप्त कर्मा वार्मिक व्याप्त वात्रा व्याप्त वात्रा व्याप्त वात्रा वात्र वात्रा वात्र वात्र वात्र वात्र वात्रा वात्रा वात्रा वात्र वात्रा वात्रा वात्र वात्

. हरुप्रद शामरण श्रेयर सरीद गर्न वाहने श्रेयरध्वीहरूले पालता मांपूर्व केहि मुख्य क्राहर : १) हरुप्रद शामरण श्रेयर करीद गर्न वाहने हरुप्रद शेयरको निकाशन पूर्व वित्तीय संघाले वाहनीरक, सूचना मार्फत् जानकारी गराएको मित्र सम्मान श्रेयर खितर गर्मी काम पर्यक्षका साविक श्रेयरध्योहरूले मात्र हरुप्रद श्रेयर विदि गर्न आवेदन

े महार्क्त किर्त सामाज केल स्त्रीर साहित भी समय भएका साहक शरण-गावरण । मार्च प्रसार है किर पार्ट कर ।

ह कहार मेंगर सहित पार्ट कर ।

ह कहार मेंगर सहित एकंड साहित केल सहस्त मार्च तर्र ऐको गेरूस संख्या ने स्त्रा सामाज कर मार्च स्त्रा मेंगर सहस्त केल साहित के

ण) तींकरूपने धम्मपिक हक्यद रोगर खाँदरका लागि आयेवत पेता जाने तथा राखाल साथ रोगर बानतको दक्ष्म तथा साथ स्थान कर साथ साथ स्थान स्यान स्थान स्य

आर्थिक बर्घ	अधिकतम शेयर	न्युनतम शेयर	अलिम बजार	शेवर कारोबार संख्य	
	मृत्य (रू.)	मृत्य (रू.)	मृत्य (रू.)	(हजारमा)	
008/008	सार्वजनि				
०७२/०७३	सार्वजी	क निष्काशन भैनसकेकोत	ते सुचिकरण नभएको ।		
800/500	*o\$/-	805/-	80g/-	0.08	
महिना	अधिकतम शेयर मृत्य (रू.)	न्युनतम शेयर मृत्य (रू.)	अस्तिम बजार मृत्य (स.)	शेवर कारोबार संख्या (कित्तामा)	
२०७४ चैत्र	£84/-	8481-	586/-	२३१	
२०७५ वैशाख	690/-	EB?/-	690/-	?90	
५०७५ वशास				924	

निर्देश दिखा ।

अपने हें ह अन्य व्यक्तिकारों इस्तान्तरण की गाँ भागेताव न रेको अस्थानमा पत्रका अर्थुंचे कुराह :

प्रतिक्रम संभागरिको देशायों अस्थाना अन्य की मीनते वीदर माँ पाने गाँ साथ तेगर विशे हात्य ।

सार्वे भित्र में निर्देश तो ज्ञानी स्थाना रिमानावर्त, २०३३ में को असुमूर्ण-११ को वीचामा निर्देश दिखा अस्थान कर अन्य प्रतिक्रात्री इस्तान्त्रण पर्न प्रतिक्रेष्ट स्थानी अस्थानावर्त्त का अस्य प्रतिक्रा में साथ कि स्थान कि स्

त्वीं अप्येटन गर्न विन्दे (
) परित्र संस्कृत प्रमण्य र नियानांकों ज्वामा असार स्वांगित तथा समानक वीगी समुत्रकृत गिराकों भागा वोगी सम्मानक गरित के प्रारंग स्वांगित कर स्वांगित सम्मानक गरित के प्रारंग स्वांगित सम्मानक गरित कर स्वांगित स्वांगिति स्वांगित स्

प्रशासन वार्तिन रेक्टाप्येलि कुथाएगी सुन्धा स्थान सम्योग प्रतुष्ठ .

20. कार स्थान स्थान में अर्थन देवा .

20. कार स्थान स्थान में अर्थन देवा .

20. कार स्थान स् ऋ.सं. २. कर्जा तथा लगानी जम्मा करिब रू.१,५०,००,००० करिब रू.१,६९,६०,०००

सि.न.	निष्काशन बैंकको नाम, ठेगाना	स्राता वं.
2.	नेपाल इन्भेष्टमेन्ट बैंक लि., दरवारमार्ग, काठमाण्डौ ।	\$82046505000
₹.	कुमारी बैंक लि., पुतलीसडक, काठमाण्डौं ।	0258458580003058
₹.	मुक्तिनाथ विकास बैंक लि., कमलादी, काठमाण्डी ।	0225080055042500005

िरकार तारि निर्देशियको राज्याल सुन्ता एक संक्रिकेश । १८ काइन्द्रों स्थार महिना कर्मी हर स्थार पार्ट्स हुं क्या क्रमा और र आवेद्ध कुमाइने क्यान्यहका साँग 'हक्यार केर्य क्रियाहक सम्बन्धी सावस्था सार्वा सावस्थार प्राप्त अर्थ से हे समेरे क्यान्यह । १. औं एक्यांक्रिक स्थारित स्थारित स्थारित स्थारित हैं साविष्ण हुं क्यान्याली क्या आध्या कार्यान्यक तास्त्रस्था, क्षाराम्या , सम्प्राप्त तास्त्रम् (चलानेत्रा पार्ट्स सावस्था स्थारित क्षार्यक्र सावस्था सावस्था सावस्था १. से सावस्था सावस्थानिक स्थारित हुं सावस्था ति, प्रदेश थे, र जीतपुर, सिम्पा उपस्थानगर्गात्रकार ने स्था तथा १. ने सावस्थानिक स्थारित हुं सावस्था ति । १. ने सिम्पा सावस्थानिक स्थारित हुं सावस्थानिक सावस्था ति ।

8.) ज्ञापन कारणन वार्याज्य इंताजन पत्र प्रतर्ग कि-अस्मा (CASSA) वेषण्या प्राथमों के तथा विशोध संख्यात ( रिकार्ड के प्रतिकार संख्यात इंताजन वार्याज्य इंताजन ( रिकार्ड के प्रतिकार के प्रतिकार के प्रतिकार ( रिकार्ड के प्रतिकार के प्रतिकार





NIBLACE CAPITAL

whateword the first exercitive bath the state of the

यस हकाद शेयर निकाशन सम्बन्धमा कुनै लगानीकर्ताहरूको गुनासो सुन्त तथा त्यसको समाधानको लागि धितोषन निकाशन तथा बिकी प्रबन्धक थी एनआइबिएन एस क्यापिटन लिमिटेड, लाजिम्पाट, काठमाण्डीमा सम्पर्क गर्न हन अनुरोध गरिन्छ।

### दरखास्तवाला उपस्थित हुन नसकेमा मात्र

							7	
4	समता	माइ	क्रोफाइन	गन्स वि	ात्तीय	संस्था	लिमि	टेड
Microfinance	SAMAT	TA MIC	CROFINA	NCE BIT	TIYAS	ANSTH	A LIMI	ED
प्रदेश नं. २	जीतपर	सिमरा	उपमहानगर	पालिका-२	बारा	फोन नं:	043-429	9659

विषय : मञ्जूरीनामा सम्बन्धमा

इमेलः samata@samata.org.np वेवसाइटः www.samata.org.np	
म/हामी आफैँ उपस्थित हुन नसकेकोले मेरो/हाम्रो नाममा आवेदन ग	रिको कित्ता हकप्रद शेयर प्रतिशेयर रु. १००/- का
दरले जम्मा रु (अक्षरेपी रु.	)
मध्ये बाँडफाँटमा कित्ता हकप्रद शेयर परेकोले बाँकी रु	(अक्षरेपी रु.
) श्री	हस्ते पठाई दिनुहुन अनुरोध गर्दछु∕गर्दछौं । निजलाई भुक्तानी दिनु भएमा पछि
कुनै बाधा बिरोध गर्ने छैन $/$ छैनौं । गरे यसै कागजले बदर गरिदिनु भ	भएमा मेरो /हाम्रो मञ्जुरी छ।
भवदीय,	
निवेदकको दस्तखत :-	मञ्जुरीनामा पाउनेको दस्तखत :-
निवेदकको नाम :-	मञ्जरीनामा पाउनेको नाम :-